

# Gen

## Chapter 3

Nepali Interlinear

Reference: Nepali ERV

וַיֹּאמֶר	אֱלֹהִים	יְהוָה	עָשָׂה	אֲשֶׁר	הַשָּׂדֶה	חַיַּת	מִכָּל	עֲרוֹם	הָיָה	וַהֲנַחֵשׁ	1
र-भन्यो	परमेश्वरले	परमप्रभु	बनाउनुभएको-थियो	जुन	मैदानको	जनावर	सबैभन्दा	चतुर	थियो	र-सर्प	
<a href="#">H0559</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>					<a href="#">H3605</a>	<a href="#">H6175</a>	<a href="#">H1961</a>	<a href="#">H5175</a>	
	הָיָה:	עָשָׂה	מִכָּל	תְּאֵכָלֹו	לֹא	אֱלֹהִים	אָמַר	כִּי	אָף	הָאִשָּׁה	אֶל-
	बगैँचाको	रूख	सबै	खानू	नखाऊ	परमेश्वरले	भन्नुभयो	कि	साँच्चै	स्त्रीलाई	—
	<a href="#">H1588</a>	<a href="#">H6086</a>	<a href="#">H3605</a>	<a href="#">H0398</a>	<a href="#">H3808</a>	<a href="#">H0430</a>	<a href="#">H0559</a>		<a href="#">H0637</a>	<a href="#">H0802</a>	<a href="#">H0413</a>

परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरु मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैँचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”

וַתֹּאמֶר	הָאִשָּׁה	אֶל-	הַנָּחַשׁ	מִפְּרֵי	עֵץ-	הָיָה	נֹאכָל:	2
र-भनी	स्त्रीले	—	सर्पलाई	फलबाट	रूख	बगैँचाको	खान्छौं	
<a href="#">H0559</a>	<a href="#">H0802</a>	<a href="#">H0413</a>	<a href="#">H5175</a>	<a href="#">H6529</a>	<a href="#">H6086</a>	<a href="#">H1588</a>	<a href="#">H0398</a>	

त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैँचामा भएका रुखहरुको फल खान सक्छौं।”

וּמִפְּרֵי	הָעֵץ	אֲשֶׁר	בְּתוֹךְ-	הָיָה	אָמַר	אֱלֹהִים	לֹא	תְּאֵכָלֹו	מִמֶּנּוּ	וְלֹא	תִּנְעֹו	3
तर-फलबाट	रूखको	जुन	बीचमा	बगैँचाको	भन्नुभयो	परमेश्वरले	नखाऊ	खानू	त्यसबाट	र-नछुनू	छुनू	
<a href="#">H6529</a>	<a href="#">H6086</a>	<a href="#">H8432</a>	<a href="#">H1588</a>	<a href="#">H0559</a>	<a href="#">H0430</a>	<a href="#">H3808</a>	<a href="#">H0398</a>	<a href="#">H3808</a>	<a href="#">H3808</a>	<a href="#">H3808</a>	<a href="#">H5060</a>	
	כִּי	פָּן-	תִּמְתּוֹן:									
	त्यसलाई	नत्र	मर्नेछौं									
	<a href="#">H6435</a>	<a href="#">H4191</a>										

तर परमेश्वरले भन्नुभयो, “तिमीहरुले बगैँचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरुले छुनु पनि हुँदैन, नत्र तिमीहरु मर्नेछौं।”

וַיֹּאמֶר	הַנָּחַשׁ	אֶל-	הָאִשָּׁה	לֹא-	מֹות	תִּמְתּוֹן:	4
र-भन्यो	सर्पले	—	स्त्रीलाई	मर्ने	निश्चय	मर्नेछैनौं	
<a href="#">H0559</a>	<a href="#">H5175</a>	<a href="#">H0413</a>	<a href="#">H0802</a>	<a href="#">H3808</a>	<a href="#">H4191</a>	<a href="#">H4191</a>	

तर सर्पले स्त्रीलाई भने, “तिमीहरु निश्चय मर्ने छैनौं।”

כִּי	יִרְעַ	אֱלֹהִים	כִּי	בְּיוֹם	אֲכָלְכֶם	מִמֶּנּוּ	וַנִּפְקְחוּ	עֵינֵיכֶם	וַהֲיִיתֶם	5
किनकि	जान्नुहुन्छ	परमेश्वरले	कि	दिनमा	खाने-तिम्रो	त्यसबाट	र-खुल्नेछन्	आँखा-तिम्राको	र-हुन्छौं	
	<a href="#">H3045</a>	<a href="#">H0430</a>		<a href="#">H3117</a>	<a href="#">H0398</a>	<a href="#">H6491</a>	<a href="#">H1961</a>			
	כָּאֵלֹהִים	טוֹב	יִרְעַ:							
	परमेश्वर-जस्तै	असल	र-खराब							
	<a href="#">H0430</a>	<a href="#">H3045</a>								

परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोल्नेछ अनि तिमीहरु कुन असल कुन खराब जान्ने भई परमेश्वर जस्तै हुनेछौं।”

וַתִּרְאֵ	הָאִשָּׁה	כִּי	טוֹב	הָעֵץ	לְמֵאכָל	וְכִי	תֵאָדָה-	הוּא	לְעֵינֵים	וַנִּחְמַד	הָעֵץ	6
र-देखी	स्त्रीले	कि	असल	रूख	खानलाई	र-कि	लोभलाग्दो	त्यो	आँखालाई	र-मनमोहक	रूख	
<a href="#">H7200</a>	<a href="#">H0802</a>		<a href="#">H6086</a>	<a href="#">H3978</a>	<a href="#">H0398</a>	<a href="#">H8378</a>	<a href="#">H1931</a>			<a href="#">H6086</a>		
	לְהַשְׁכִּיל	וַתִּקַּח	מִפְּרֵי	וַתֹּאכַל	וַתִּתֵּן	גַּם-	לְאִשָּׁה	עִמָּה	וַיֹּאכַל:			
	बुद्धि-दिनलाई	र-टिपी	फलबाट-त्यसको	र-खाई	र-दिई	पनि	पतिलाई-आफ्नो	सँगको-आफ्नो	र-खायो			
	<a href="#">H3947</a>	<a href="#">H6529</a>	<a href="#">H0398</a>	<a href="#">H5414</a>	<a href="#">H1571</a>	<a href="#">H0376</a>	<a href="#">H0398</a>					

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

וַיִּבְנֶה र-बनाए	תְּאֵמָה नेभाराको	עֵלָה पात	וַיִּתְּפְרוּ र-सिले	הֵם तिनीहरू	כִּי कि	וַיֵּדְעוּ र-जाने	שְׁנֵיהֶם दुवैजनाको	עֵינָי आँखा	וַתִּקְרָא र-खुले	7
	<a href="#">H8384</a>	<a href="#">H5929</a>	<a href="#">H8609</a>	<a href="#">H1992</a>	<a href="#">H5903</a>	<a href="#">H3045</a>	<a href="#">H8147</a>		<a href="#">H6491</a>	

חֲגֹרֶת:  
कम्मरपट्टी

לָהֶם  
आफ्नो-लागि

तब तिनीहरूले केही अनौठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गे थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।

הָאָדָם मानिस	וַיִּתְּכָא र-लुके	הַיּוֹם दिनको	לְרוּחַ साँझको-हावामा	בְּנֹחַ बगैँचामा	מִתְחַלֵּץ हिँड्दै-गरेको	אֱלֹהִים परमेश्वरको	יְהוָה परमप्रभु	קוֹל आवाज	אֶת- —	וַיִּשְׁמְעוּ र-सुने	8
<a href="#">H0120</a>	<a href="#">H2244</a>	<a href="#">H3117</a>	<a href="#">H7307</a>	<a href="#">H1588</a>	<a href="#">H1980</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>		<a href="#">H0853</a>	<a href="#">H8085</a>	

הַנָּחַל:  
बगैँचाको

עֵץ  
रूख

בְּתוֹךְ  
बीचमा

אֱלֹהִים  
परमेश्वरको

יְהוָה  
परमप्रभु

מִפְּנֵי  
सामनमा-बाट

וְאִשְׁתּוֹ  
र-पत्नी-उसकी

[H1588](#)

[H6086](#)

[H8432](#)

[H0430](#)

[H3068](#)

[H6440](#)

[H0802](#)

जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैँचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैँचाको रूखहरूमाझ लुके।

אִיכָה: कहाँ-छौ	לֹא उसलाई	וַיֹּאמֶר र-भन्नुभयो	הָאָדָם मानिसलाई	אֶל- —	אֱלֹהִים परमेश्वरले	יְהוָה परमप्रभु	וַיִּקְרָא र-बोलाउनुभयो	9
<a href="#">H0335</a>		<a href="#">H0559</a>	<a href="#">H0120</a>	<a href="#">H0413</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H7121</a>	

परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”

וַיֹּאמְרוּ: र-लुके	אֲנִי म	עֵרָם नाङ्गे	כִּי- किनकि	וַיִּדְרֹא र-डराएँ	בְּנֹחַ बगैँचामा	שָׁמְעֵנִי सुनेँ	קוֹל आवाज-तपाईँको	אֶת- —	וַיֹּאמֶר र-भन्यो	10
<a href="#">H2244</a>	<a href="#">H0595</a>	<a href="#">H5903</a>		<a href="#">H3372</a>	<a href="#">H1588</a>	<a href="#">H8085</a>		<a href="#">H0853</a>	<a href="#">H0559</a>	

तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईँको आवाज मैले बगैँचा भित्र चाल पाएँ र म नाङ्गे रहेको हुँदा डराएँ र म लुकेँ।”

צִוִּיתִי आज्ञा-दिएको-थिएँ	אֲשֶׁר जुनबाट	הָעֵץ रूख	הַמֶּנָּח के-बाट	אֶתָּה तिमी	עֵרָם नाङ्गे	כִּי कि	לֵךְ तिमीलाई	הַיּוֹד बतायो	מִי कसले	וַיֹּאמֶר र-भन्नुभयो	11
<a href="#">H6680</a>		<a href="#">H6086</a>			<a href="#">H5903</a>			<a href="#">H5046</a>	<a href="#">H4310</a>	<a href="#">H0559</a>	

לְבִלְתִּי  
नखानू

אֶכְלֶת:  
खायी

מִמֶּנּוּ  
त्यसबाट

אֶכְלֶת  
खानू

[H0398](#)

[H0398](#)

[H1115](#)

तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गे छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रूखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

וַאֲכָל: र-खाएँ	הָעֵץ रूखको	מִן- बाट	לִי मलाई	נִתְּנָה- दिईन्	הוּא उनले	עִמָּנִי मसँगै-आफ्नो	נִתְּנָה दिनुभयो	אֲשֶׁר जुन	הָאִשָּׁה स्त्री	הָאָדָם मानिसले	וַיֹּאמֶר र-भन्यो	12
<a href="#">H0398</a>	<a href="#">H6086</a>			<a href="#">H5414</a>	<a href="#">H1931</a>	<a href="#">H5978</a>	<a href="#">H5414</a>		<a href="#">H0802</a>	<a href="#">H0120</a>	<a href="#">H0559</a>	

त्यस मानिसले भने, “स्त्री जो तपाईँले मसित बस्न दिनु भयो, उसैले मलाई रूखको फल दिईन् अनि मैले खाएँ।”

הַשְּׂאֵנִי भर्मायो-मलाई	הַנָּחַשׁ सर्पले	הָאִשָּׁה स्त्रीले	וַתֹּאמֶר र-भनी	עָשִׂית गरेकी	וְאֵת यो	מִה- के	לְאִשָּׁה स्त्रीलाई	אֱלֹהִים परमेश्वरले	יְהוָה परमप्रभु	וַיֹּאמֶר र-भन्नुभयो	13
<a href="#">H5377</a>	<a href="#">H5175</a>	<a href="#">H0802</a>	<a href="#">H0559</a>		<a href="#">H2063</a>	<a href="#">H4100</a>	<a href="#">H0802</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H0559</a>	

וַאֲכָל:  
र-खाएँ

[H0398](#)

तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौं?” तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”

14	וַיֹּאמֶר ר-בְּחֻבֵּי	וְהָיָה	אֱלֹהֵימִי	אֶל-	הַנָּחַשׁ	כִּי	עָשִׂיתָ	אֵת	אֲרוּר	אֶתְּךָ	מִכָּל-	הַבְּהֵמָה
	र-भन्नुभयो	परमप्रभु	परमेश्वरले	—	सर्पलाई	किनकि	गरेकोछौ	यो	शरापित	तिमी	सबैभन्दा	पशु
	<a href="#">H0559</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H0413</a>	<a href="#">H5175</a>			<a href="#">H2063</a>	<a href="#">H0779</a>	<a href="#">H3605</a>	<a href="#">H0929</a>	

र-सबै	जनावर	मैदानको	माथि	पेट-तिम्रो	हिँड्नेछौ	र-थूलो	खानेछौ	सबै	दिन	जीवनको-तिम्रो
<a href="#">H3605</a>				<a href="#">H1512</a>	<a href="#">H3212</a>	<a href="#">H6083</a>	<a href="#">H0398</a>	<a href="#">H3605</a>	<a href="#">H3117</a>	

तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैले यस्तो काम गरेको हुनाले, तँलाई अन्य पशुहरु गाई-वस्तु र अरु सबै जङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु। तैले तेरो जीवन भरी आफ्नो पेटले घसनु र माटो खाएर बस्नु परोस्।”

15	וַאֲיִבָּהּ	אֲשִׁית	בֵּינֵךְ	וּבֵין	הָאִשָּׁה	וּבֵין	זָרְעֵךְ	וּבֵין	זָרְעֵהּ	וְהָא
	र-शत्रुता	राख्नेछु	तिम्रो-र-बीचमा	र-बीचमा	स्त्रीको	र-बीचमा	तिम्रो-सन्तान	र-बीचमा	उनको-सन्तानको	उनले
	<a href="#">H0342</a>	<a href="#">H7896</a>	<a href="#">H0996</a>	<a href="#">H0996</a>	<a href="#">H0802</a>	<a href="#">H0996</a>	<a href="#">H2233</a>	<a href="#">H0996</a>	<a href="#">H2233</a>	<a href="#">H1931</a>

कुच्छनेछन्-तिम्रो	टाउको	र-तिमी	कुच्छनेछौ-उसको	कुच्छामा
<a href="#">H7779</a>			<a href="#">H7779</a>	<a href="#">H6119</a>

म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”

16	אֶל-	הָאִשָּׁה	אָמַר	הַרְבֵּה	אֲרָבָה	עֲצָבוֹנָךְ	וְהָרַגְךָ	בְּעֶצֶב	תִּלְדִּי	בָּנִים	וְאֶל-
	—	स्त्रीलाई	भन्नुभयो	धेरै-नै	बढाउनेछु	दुख-तिम्रो	र-गर्भको	पीडामा	जन्म-दिनेछौ	छोराहरु	र
	<a href="#">H0413</a>	<a href="#">H0802</a>	<a href="#">H0559</a>			<a href="#">H6093</a>	<a href="#">H2032</a>	<a href="#">H3205</a>	<a href="#">H3205</a>	<a href="#">H0413</a>	

पतितिर-तिम्रो	इच्छा-तिम्रो	र-उनले	राज्य-गर्नेछन्	तिमी-माथि
<a href="#">H0376</a>	<a href="#">H8669</a>	<a href="#">H1931</a>	<a href="#">H4910</a>	

त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, “जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु, र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।” + 3:16 तिमीलाई ... शासन गर्नेछ “तिमी आफ्नो पतिलाई नियन्त्रण गर्न चाहन्छौ।” (यो हिब्रूमा उत्पत्ति 51 मा जस्तै छ।) तर उनले तिमीलाई शासन गर्नेछ। मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ।

17	וּלְאֲדָם	אָמַר	כִּי-	שָׂמַעְתָּ	לְקוֹל	אִשְׁתְּךָ	וְהָאֲדָמָה	מִן-	הָעֵץ	אֲשֶׁר
	र-मानिसलाई	भन्नुभयो	किनकि	सुन्थौ	आवाजलाई	पत्नी-तिम्रीको	र-खायौ	बाट	रूखको	जुनबारे
	<a href="#">H0121</a>	<a href="#">H0559</a>		<a href="#">H8085</a>		<a href="#">H0802</a>	<a href="#">H0398</a>		<a href="#">H6086</a>	

तयसबाट	खानू	नखानू	भन्दै	आज्ञा-दिएको-थिएँ	दुखमा	तिम्रो-कारणले	भूमि	शरापित	त्यसबाट	खानू	तयसबाट	तयसबाट
<a href="#">H0398</a>	<a href="#">H3808</a>	<a href="#">H0559</a>	<a href="#">H6680</a>		<a href="#">H6093</a>	<a href="#">H5668</a>	<a href="#">H0127</a>	<a href="#">H0779</a>		<a href="#">H0398</a>	<a href="#">H3808</a>	<a href="#">H0559</a>

सबै	दिन	जीवनको-तिम्रो
<a href="#">H3605</a>	<a href="#">H3117</a>	

त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, “जब तिमीले तिमी पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रूखको फल खायौ, र म तिमी कारणले भूमिलाई सराप्ने छु, जुन खाद्य पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिमी सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।”

र-काँडा	र-झार-काँडा	उमानेछ	तिम्रो-लागि	र-खानेछौ	—	बोटबिरुवा	मैदानको
<a href="#">H6975</a>	<a href="#">H1863</a>	<a href="#">H6779</a>		<a href="#">H0398</a>	<a href="#">H0853</a>	<a href="#">H6212</a>	<a href="#">H6212</a>

त्यो भूमिले तिमी निम्ति जङ्गली घाँस र काँडाहरु उमानेछ, अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।

מִמְנָה	כִּי	הָאֲדָמָה	אֶל-	שׁוֹבָה	עַד	לֶחֶם	הָאֵכֶל	אֲפִיָּה	בִּזְעֵת	19
त्यसबाट	किनकि	भूमिमा	—	फर्कनु-तिम्रो	जब-सम्म	रोटी	खानेछौ	अनुहार-तिम्रो	पसिनामा	
		<a href="#">H0127</a>	<a href="#">H0413</a>	<a href="#">H7725</a>	<a href="#">H5704</a>	<a href="#">H3899</a>	<a href="#">H0398</a>	<a href="#">H0639</a>	<a href="#">H2188</a>	

תְּשׁוּבָה:	עָפָר	וְאֶל-	אֶתְּהָ	עָפָר	כִּי-	לְקַחְתָּ
फर्कनेछौ	धूलोमा	र	तिमी	धूलो	किनकि	लिइएको-थियो
<a href="#">H7725</a>	<a href="#">H6083</a>	<a href="#">H0413</a>		<a href="#">H6083</a>		<a href="#">H3947</a>

तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ, मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गरेको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

חַיִּי:	כָּל-	אִם	הָיְתָה	הוּא	כִּי	הָיְתָה	אֲשֶׁתּוֹ	שָׁם	הָאָדָם	וַיִּקְרָא	20
जीवितको	सबै	आमा	भईन्	उनी	किनकि	हव्वा	पत्नी-आफ्नीको	नाम	मानिसले	र-नाम-राख्यो	
	<a href="#">H3605</a>	<a href="#">H0517</a>	<a href="#">H1961</a>	<a href="#">H1931</a>		<a href="#">H2332</a>	<a href="#">H0802</a>	<a href="#">H8034</a>	<a href="#">H0120</a>	<a href="#">H7121</a>	

त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरूकी तिनी आमा हुन्।

פ	וַיִּלְבָּשׁם:	עוֹר	כְּתָנֹת	וּלְאִשְׁתּוֹ	לְאָדָם	אֱלֹהִים	יְהוָה	וַיַּעַשׂ	21
।	र-लगाइदिनुभयो	लुगा	छालाको	र-पत्नीको-लागि	मानिसको-लागि	परमेश्वरले	परमप्रभु	र-बनाउनुभयो	
	<a href="#">H3847</a>	<a href="#">H5785</a>	<a href="#">H3801</a>	<a href="#">H0802</a>	<a href="#">H0120</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>		

परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।

וַרְע	טוֹב	לְדַעַת	מִמְנָה	כְּאֶתֶר	הָיְתָה	הָאָדָם	הֵן	אֱלֹהִים	יְהוָה	וַיִּבְרָא	22
र-खराब	असल	जात्र	हाम्रो-बाट	एक-जस्तो	भयो	मानिस	हेर	परमेश्वरले	परमप्रभु	र-भन्नुभयो	
		<a href="#">H3045</a>		<a href="#">H0259</a>	<a href="#">H1961</a>	<a href="#">H0120</a>	<a href="#">H2005</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H0559</a>	
לְעֵלָם:	וְחַי	וְאָכַל	הַחַיִּים	מֵעֵץ	גֵּן	וּלְקַחְ	יָדוֹ	יִשְׁלַח	פָּן-	וְעֵתָה	
सदाको-लागि	र-बाँचोस्	र-खाओस्	जीवनको	रूखबाट	पनि	र-टिपोस्	हात-आफ्नो	पठाओस्	नहोस्	र-अब	
<a href="#">H5769</a>	<a href="#">H2425</a>	<a href="#">H0398</a>		<a href="#">H6086</a>	<a href="#">H1571</a>	<a href="#">H3947</a>	<a href="#">H3027</a>	<a href="#">H7971</a>	<a href="#">H6435</a>	<a href="#">H6258</a>	

परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सँधैको निम्ति बाँचेछ।”

לְקַח	אֲשֶׁר	הָאֲדָמָה	אֶת-	לְעֵבֶר	עֵדֵן	מִגֵּן-	אֱלֹהִים	יְהוָה	וַיִּשְׁלַחְהוּ	23
लिइएको-थियो	जहाँबाट	भूमिलाई	—	जोत	एदेनको	बगैँचाबाट	परमेश्वरले	परमप्रभु	र-पठाउनुभयो-उसलाई	
<a href="#">H3947</a>		<a href="#">H0127</a>	<a href="#">H0853</a>	<a href="#">H5647</a>		<a href="#">H1588</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H7971</a>	

מִשָּׁם:  
त्यहाँबाट  
[H8033](#)

परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

לְהַט	וְאֵת	הַכְּרָבִים	אֶת-	עֵדֵן	לְגֵן-	מִקֵּדָם	וַיִּשְׁכֹּן	הָאָדָם	אֶת-	וַיִּגְרַשׁ	24
ज्वाला	र	करूबहरू	—	एदेनको	बगैँचामा	पूर्वतिर	र-राख्नुभयो	मानिसलाई	—	र-निकाल्नुभयो	
<a href="#">H3858</a>	<a href="#">H0853</a>	<a href="#">H3742</a>	<a href="#">H0853</a>		<a href="#">H1588</a>		<a href="#">H7931</a>	<a href="#">H0120</a>	<a href="#">H0853</a>	<a href="#">H1644</a>	
			ס	הַחַיִּים:	עֵץ	רָרָה	אֶת-	לְשָׂמֵר	הַמִּתְהַפְּכֹת	הַחֹרֵב	
			।	जीवनको	रूख	बाटो	—	रक्षा-गर्न	घुम्ने	तर्वार	
					<a href="#">H6086</a>	<a href="#">H1870</a>	<a href="#">H0853</a>	<a href="#">H8104</a>	<a href="#">H2015</a>	<a href="#">H2719</a>	

उहाँले मानिसलाई टाढो खेदनुभयो अनि अदनको बगैँचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।